

**खुला प्रतिस्पर्धाबाट प्रिन्सिपल पदका लागि दरखास्त आव्हान**  
बूढानीलकण्ठ स्कूलको प्रिन्सिपल छनौट तथा सिफारिश उप समितिको सचिवालय  
शिक्षाको लागि खाद्य परियोजना  
नक्शाल, काठमाडौं

(गोरखापत्रमा प्रकाशित मिति: २०७५/१०/४)

बूढानीलकण्ठ स्कूल सार्वजनिक शैक्षिक गुठीको विधान (दोस्रो संशोधन २०७०) -२०५९ अनुसार हरेक पाँच वर्षको कार्यकालको लागि खुला प्रतिस्पर्धाबाट स्कूलको प्रिन्सिपल छनौट गरी करार सम्झौताद्वारा नियुक्ति गर्ने प्रावधान अनुरूप यस स्कूलका लागि खुला प्रतिस्पर्धाबाट प्रिन्सिपल छनौट गर्नुपर्ने भएको हुँदा देहायको योग्यता तथा आधारहरु पूरा भएका नेपाली नागरिकहरुबाट प्रिन्सिपल पदमा छनौटको लागि दरखास्त आव्हान गरिएको छ ।

१. पद: प्रिन्सिपल २. संख्या: १ ३. पदपूर्तिको किसिम: करार ४. अवधि: ५ वर्ष ५. नेपाली नागरिक हुनुपर्ने छ ।
६. तलब र अन्य सुविधा: स्कूल व्यवस्थापन समितिले तोके वमोजिम ७. उमेर: ४० वर्ष पूरा भई ५५ वर्ष ननाघेको ।
८. परीक्षाको किसिम : विद्यालय विकास सम्बन्धी अवधारणा पत्र र सो को कार्यान्वयनका लागि व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता ।

९. उम्मेदवार हुन आवश्यक पर्ने शैक्षिक योग्यता र आधारहरु:

क) कम्तीमा उच्च माध्यमिक विद्यालय स्तरको प्रिन्सिपल वा भाइस प्रिन्सिपल वा बूढानीलकण्ठ स्कूलको शिक्षकको रूपमा कम्तीमा १० वर्षको शैक्षिक तथा प्रशासनिक अनुभव हासिल गरेको हुनुपर्नेछ ।

ख) शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण वा कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी शिक्षाशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी माध्यमिक/उच्च माध्यमिक तहमा १० वर्ष शिक्षकको रूपमा सेवा गरेको हुनुपर्नेछ ।

ग) उपरोक्त शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेको भए सो समेतलाई आधार मानी मूल्यांकन गरिनेछ ।

घ) माध्यमिक वा उच्च माध्यमिक तहको शिक्षण अध्यापन अनुमित पत्र लिएको हुनुपर्नेछ ।

१०. मूल्यांकनका साधनहरुको प्रयोग तथा मापन प्रक्रिया

बूढानीलकण्ठ स्कूलको प्रिन्सिपल छनौटका लागि शैक्षिक योग्यता, सेवा अनुभव, तालिम, प्रकाशित लेख/रचना कृति, शैक्षिक व्यवस्थापन र नेतृत्व क्षमताको पहिचान गर्न विद्यालय विकास अवधारणा पत्र तथा व्यावसायिक कार्य योजना मूल्यांकन, प्रस्तुतीकरण र अन्तर्वार्ता लिई मापन तथा मूल्यांकन गरिनेछ ।

११. दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजपत्रहरु:

क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि थान २ प्रति ।

ख) उम्मेदवारको व्यक्तिगत विवरण वायोडाटा (CV) थान २ प्रति सहित आवेदन पत्र, मोबाइल नं र ईमेल ठेगाना सहित ।

ग) बढीमा २५०० शब्द भएको बुढानीलकण्ठ स्कूलको विकास अवधारणा पत्र (Concept Paper) र बढीमा २५०० शब्द भएको व्यावसायिक कार्य योजना (Professional workplan) निर्माण गरी सो को Hard copy र Soft copy सहित थान २ प्रति ।

घ) माध्यमिक तहदेखि उच्च शिक्षासम्म हासिल गरेका सबै तहका प्रमाणपत्रहरु, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपिहरु थान २/२ प्रति ।

- ड) कम्तीमा माध्यमिक वा उच्च माध्यमिक तहको शिक्षक पदमा नियुक्ति भई सोही विद्यालय वा समान तहको अर्को विद्यालयको प्रिन्सिपल वा भाइस प्रिन्सिपल पदमा नियुक्ति भई कार्य गरेको नियुक्ति पत्र र सेवा प्रमाणित तथा अनुभवको प्रमाणपत्र शिक्षा विकास समन्वय एकाई कार्यालय प्रमुखबाट र संस्थागत विद्यालयको हकमा सम्बन्धित उच्च माध्यमिक विद्यालयको प्रिन्सिपलबाट सिफारिश गरिएको पत्र थान २ प्रति ।
- च) बुढानीलकण्ठ स्कूलको शिक्षकको हकमा बुढानीलकण्ठ स्कूलको माध्यमिक वा उच्च माध्यमिक तहको शिक्षक पदमा नियुक्ति भएको पत्र र निजले कम्तीमा १० वर्षको शैक्षिक तथा प्रशासनिक अनुभव हासिल गरेको सेवा प्रमाणित पत्र शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखबाट वा सोही विद्यालयको हकमा सम्बन्धित उच्च माध्यमिक विद्यालयको प्रिन्सिपलबाट सिफारिश गरिएको पत्र थान २ प्रति ।
- छ) माध्यमिक वा उच्च माध्यमिक तहको अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि थान २ प्रति ।
- ज) सेवाकालीन १ महिने अवधिको प्र अ व्यवस्थापन वा विद्यालय व्यवस्थापन तालिम वा शैक्षिक नेतृत्व तालिम लिएको भए सो को प्रमाणपत्र थान २ प्रति ।
- झ) उम्मेदवारको व्यक्तिगत विवरण - वायोडाटा थान २ प्रति ।
- ञ) सम्पूर्ण कागज पत्रहरू फाइलमा नथी गरी वा खाममा राखी दर्ता गराउनु पर्नेछ ।
१२. दरखास्त दिन प्रारम्भ हुने मिति : मिति २०७५।१०।१४ देखि कार्यालय समयभित्र ।
१३. दरखास्त दिने स्थान: छनौट उप समितिको सचिवालय, शिक्षाको लागि खाद्य परियोजना नक्शाल, काठमाडौं ।
१४. दरखास्त दिने अन्तिम मिति: मिति २०७५।११।१४ बेलुका ५ बजेसम्म कार्यालय समयभित्र ।
१५. दोब्बर दस्तुर सहितको मिति निर्धारण गरिएको छैन ।
१६. अवधारणापत्र तथा सो को व्यावसायिक कार्य योजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको मिति र स्थान: समितिको सचिवालयको सूचनापाटी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइट - [www.moest.gov.np](http://www.moest.gov.np) / [www.bnks.edu.np](http://www.bnks.edu.np) बाट पुनःपछि प्रकाशित गरिनेछ ।

बुढानीलकण्ठ स्कूलको प्रिन्सिपल छनौट तथा सिफारिश उप समिति